

# Deu

## Chapter 30

Nepali Interlinear

Reference: Nepali ERV

1  
יְהוָה יְבֹאֵנוּ כִּי-יָבֹא יְהוָה  
र-हुनेछ र-हुनेछ  
H1961 H0935  
עַל-יְמֵינוּ תִּמְנֶנּוּ  
तिम्रोमाथि आउनेछन्  
H3605 H0413  
כָּל-יְהוָה  
सबै कुराहरू  
H1697 H0428  
הַבְּרִיָּים  
कुराहरू  
H1293 H0428  
וְהַקְּלָלָה אֶשְׂרָר  
र-श्राप आशीर्वाद  
H7045 H0428  
נִתְחַי  
राखेको-छु  
H5414

יְהוָה יְבֹאֵנוּ כִּי-יָבֹא יְהוָה  
परमप्रभु निकालेको-छ-तिमीलाई  
H3068 H5080  
אֶשְׂרָר  
जहाँ  
H0413  
בְּכָל-יְהוָה  
सबै जातिहरूमा  
H3605 H0428  
לְבָבְךָ  
तिम्रो-हृदयमा  
H3824  
אֶל-יְהוָה  
-मा  
H0413  
וְהַשְׁבֵּתָ לְפָנָי  
र-सम्झानेछौ तिम्रो-अगाडि  
H7725 H6440

וְהָיָה כִּי-יָבֹא יְהוָה  
त्यहाँ तिम्रा-परमेश्वरले  
H8033 H0430

“मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।

2  
וְשָׁבֵתָ רָעָה-יְהוָה  
र-फर्कनेछौ परमप्रभु  
H7725 H3068  
אֶל-יְהוָה  
तिम्रा-परमेश्वरतिर  
H0430  
וְשָׁמַעְתָּ  
र-सुनेछौ  
H8085  
בְּקֹלִי  
उहाँको-स्वरलाई  
H3605  
כָּל-אֲשֶׁר-אֲנִי  
अनुसार-सबै मैले  
H3605 H595

וְהָיָה כִּי-יָבֹא יְהוָה  
र-सम्पूर्ण हृदयले तिमी  
H3605 H3824 H3605  
וּבְכָל-לְבָבְךָ  
र-सम्पूर्ण हृदयले तिमी  
H3605 H3824 H3605  
וּבְכָל-אֲזְנוֹתַי  
र-तिम्रा-छोराहरू तिमी  
H3605 H3824 H3605  
אֶת-יְהוָה  
आज  
H3117  
מְצַוֶּה  
आज्ञा-दिएको-छु-तिमीलाई  
H6680

त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।

3  
וְשָׁבֵתָ רָעָה-יְהוָה  
र-फर्कनुहुनेछ परमप्रभु  
H7725 H3068  
אֶל-יְהוָה  
तिम्रा-परमेश्वरले  
H0430  
וְשָׁמַעְתָּ  
र-सुनेछौ  
H8085  
בְּקֹלִי  
उहाँको-स्वरलाई  
H3605  
כָּל-אֲשֶׁר-אֲנִי  
अनुसार-सबै मैले  
H3605 H595

וְהָיָה כִּי-יָבֹא יְהוָה  
र-सम्पूर्ण हृदयले तिमी  
H3605 H3824 H3605  
וּבְכָל-לְבָבְךָ  
र-सम्पूर्ण हृदयले तिमी  
H3605 H3824 H3605  
וּבְכָל-אֲזְנוֹתַי  
र-तिम्रा-छोराहरू तिमी  
H3605 H3824 H3605  
אֶת-יְהוָה  
आज  
H3117  
מְצַוֶּה  
आज्ञा-दिएको-छु-तिमीलाई  
H6680

तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।

4  
אֶת-יְהוָה  
यदि  
H1961  
יְהוָה  
भए-पनि  
H3068  
וְהָיָה  
तिम्रो-निर्वासन  
H5080  
בְּקֹלִי  
छेउमा  
H8033  
מִשְׁמַיִם  
आकाशको  
H8064  
מִשְׁמַיִם  
त्यहाँबाट  
H8033  
יְהוָה  
भेला-गर्नुहुनेछ-तिमीलाई  
H6908  
יְהוָה  
परमप्रभु  
H3068  
אֶת-יְהוָה  
तिम्रा-परमेश्वरले  
H0430

וְהָיָה כִּי-יָבֹא יְהוָה  
त्यहाँ तिम्रा-परमेश्वरले  
H8033 H0430

यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।

5  
 אֲבֹתָי אֲרָזָה אֶל־ אֶל־ אֶל־ אֶל־ אֶל־ וְהַבְּיָאָה  
 तिम्ना-पिता-पुरखाहरूले अधिकार-गरे जुन देश -मा तिम्ना-परमेश्वरले परमप्रभु र-ल्याउनुहुनेछ-तिमीलाई  
 H0001 H3423 H0776 H0413 H0430 H3068 H0935

מֵאֲבֹתַי וְהַרְבֵּה וְהִטְבֵּה וְיִרְשָׁתָה  
 तिम्ना-पिता-पुरखाहरूभन्दा र-बढाउनुहुनेछ-तिमीलाई र-भलाइ-गर्नुहुनेछ-तिमीलाई र-तिमीले-अधिकार-गर्नेछौ  
 H0001 H3190 H3423

जुन भूमि तिमीहरूका पिता-पुरखाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुरखाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।

6  
 אֶת־ לְאֵהָבָה זָרַעַת לְבָב וְאֶת־ לְבָבָה אֶת־ אֶל־הָיִי וְהָנָה וְיָמַל  
 - प्रेम-गर्नलाई तिम्ना-सन्तानको हृदय र तिम्ना-हृदय - तिम्ना-परमेश्वरले परमप्रभु र-खतना-गर्नुहुनेछ  
 H0853 H0157 H2233 H3824 H0853 H3824 H0853 H0430 H3068

חַיִּי לְמֵעַן וּבְכֹל־ לְבָבָה בְּכֹל־ אֶל־הָיִי וְהָנָה  
 तिम्ना-जीवन-होस् ताकि प्राणले र-सम्पूर्ण हृदयले सम्पूर्ण तिम्ना-परमेश्वरलाई परमप्रभु  
 H4616 H5315 H3605 H3824 H3605 H0430 H3068

अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

7  
 וְעַל־ אֲבִיךָ עַל־ הָאֵלֶּה הָאֵלוֹת כָּל־ אֶת־ אֶל־הָיִי וְהָנָה וְנָתַן  
 र-माथि तिम्ना-शत्रुहरू -माथि यी शापहरू सबै - तिम्ना-परमेश्वरले परमप्रभु र-हाल्नुहुनेछ  
 H0341 H0428 H0423 H3605 H0853 H0430 H3068 H5414

רַדְּפוּן אֲשֶׁר שְׂנֵאָה  
 खेदे-तिमीलाई जसले तिम्ना-घृणा-गर्नेहरू  
 H7291 H8130

“अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे।

8  
 אֲנֹכִי אֲשֶׁר מִצְוָתַי כָּל־ אֶת־ וְעִשִׂיתָ וְהָנָה בְּקוֹל וְשָׁמַעַתָּ תְּשׁוּב וְאָמַתָּ  
 मैले जुन उहाँका-आज्ञाहरू सबै - र-पालन-गर्नेछौ परमप्रभुको स्वर र-सुन्नेछौ फर्कनेछौ र-तिमी  
 H0595 H4687 H3605 H0853 H3068 H8085 H7725

הַיּוֹם מִצְוָתִי  
 आज आज्ञा-दिएको-छु-तिमीलाई  
 H3117 H6680

अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मात्रै छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ।

9  
 וּבְפָרִי בְטָנִי בְפָרִי יָדְךָ מַעֲשֵׂה וּבְכֹל אֶל־הָיִי וְהָנָה וְהִתְיַרְךָ  
 र-फलमा तिम्ना-गर्भको फलमा तिम्ना-हातका कामहरूमा सबै तिम्ना-परमेश्वरले परमप्रभु र-प्रशस्त-दिनुहुनेछ-तिमीलाई  
 H6529 H0990 H6529 H3027 H4639 H3605 H0430 H3068 H3498

עֲלֵיךָ לְשׂוֹשׁ וְהָנָה יְשׁוּב וְכִי לְטוֹבָה אֲדַמְתָּ וּבְפָרִי בְהִמְתָּ  
 तिम्नामाथि आनन्दित-हुन परमप्रभु फर्कनुहुनेछ किनभने भलाइको-लागि तिम्ना-भूमिको र-फलमा तिम्ना-पशुहरूको  
 H7797 H3068 H7725 H0127 H6529 H0929

אֲבֹתַי עַל־ שֵׁשׁ כְּאֲשֶׁר־ לְטוֹב  
 तिम्ना-पिता-पुरखाहरू -माथि आनन्दित-हुनुभएको-थियो जसरी भलाइको-लागि  
 H0001 H7797

परमप्रभु तिम्ना परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्ना सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्ना पिता-पुरखाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।

10

בְּסֵפֶר	הַכְּתוּבָה	וּחְקֵיהֶם	מִצְוֹתָיו	לְשׁוֹנָם	אֱלֹהֵיהֶם	יְהוָה	בְּקוֹל	תִּשְׁמָע	כִּי
पुस्तकमा	लेखिएका	र-विधिहरू	उहाँका-आज्ञाहरू	पालन-गर्न	तिम्ना-परमेश्वरको	परमप्रभु	स्वरलाई	सुन्नेछौ	जब
	<a href="#">H3789</a>	<a href="#">H2708</a>	<a href="#">H4687</a>	<a href="#">H8104</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H8085</a>	

פ	נִפְשָׁם	וּבְכָל-	לְבָבָם	בְּכָל-	אֱלֹהֵיהֶם	יְהוָה	אֶל-	תְּשׁוּב	כִּי	הַתּוֹרָה
।	प्राणले	र-सम्पूर्ण	हृदयले	सम्पूर्ण	तिम्ना-परमेश्वरतिर	परमप्रभु	-तिर	फर्कनेछौ	जब	यस
	<a href="#">H5315</a>	<a href="#">H3605</a>	<a href="#">H3824</a>	<a href="#">H3605</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0413</a>	<a href="#">H7725</a>		<a href="#">H2088</a>

व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौं र नियमहरूको अनुसरण गर्यौं भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ! यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।

11

מִמֶּנִּי	הוּא	נִפְלְאוֹת	לֹא	הַיּוֹם	מִצְוֵי	אֲנִכִּי	אֲשֶׁר	הִזְאֵת	הַמִּצְוָה	כִּי
तिम्नो-लागि	यो	छैन	अति-कठिन	आज	दिएको-छु-तिमीलाई	मैले	जुन	यो	आज्ञा	किनभने
	<a href="#">H1931</a>	<a href="#">H6381</a>	<a href="#">H3808</a>	<a href="#">H3117</a>	<a href="#">H6680</a>	<a href="#">H0595</a>		<a href="#">H2063</a>	<a href="#">H4687</a>	

וְלֹא	רַחֲמֵהָ	הוּא
र-टाढा	छैन	यो
	<a href="#">H7350</a>	<a href="#">H1931</a>

“आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ।

12

לָנוּ	וּיְקַחְהָ	הַשְּׁמַיְמָה	לָנוּ	יַעֲלֶה-	מִי	לְאִמֶּר	הוּא	בְּשָׁמַיִם	לֹא
हामीलाई	र-ल्याउनेछ-त्यो	आकाशमा	हाम्रो-लागि	चढ्नेछ	कसले	भनेर	यो	आकाशमा	छैन
	<a href="#">H3947</a>	<a href="#">H8064</a>		<a href="#">H5927</a>	<a href="#">H4310</a>	<a href="#">H0559</a>	<a href="#">H1931</a>	<a href="#">H8064</a>	<a href="#">H3808</a>

וַיִּשְׁמַעְנוּ	אֶתְהָ	וַיַּנְעִשְׁנָה:
र-सुनाउनेछ-हामीलाई	त्यो	र-पालन-गर्नेछौं
<a href="#">H8085</a>	<a href="#">H0853</a>	

यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सपछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्न र गर्नु सपछौ।’

וְלֹא-	מֵעֵבֶר	לָיִם	הוּא	לְאִמֶּר	מִי	יַעֲבֶר-	לָנוּ	אֶל-	עֵבֶר	הַיָּם
र-छैन	पारि	समुद्रको	यो	भनेर	कसले	पार-गर्नेछ	हाम्रो-लागि	-तिर	पारि	समुद्रको
	<a href="#">H3808</a>	<a href="#">H5676</a>	<a href="#">H1931</a>	<a href="#">H0559</a>	<a href="#">H4310</a>			<a href="#">H0413</a>	<a href="#">H5676</a>	<a href="#">H3220</a>

וַיִּשְׁמַעְנוּ	אֶתְהָ	וַיַּנְעִשְׁנָה:
र-सुनाउनेछ-हामीलाई	त्यो	र-पालन-गर्नेछौं
<a href="#">H8085</a>	<a href="#">H0853</a>	

וּיְקַחְהָ	לָנוּ
र-ल्याउनेछ-त्यो	हामीलाई
<a href="#">H3947</a>	

यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सपछौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सपने हुन्छौ।’

14

כִּי-	קָרוֹב	אֵלָיךְ	הַדָּבָר	מֵאֵד	בְּפִיךָ	וּבְלִבְבְּךָ	לְעִשְׂתוֹ:
किनभने	नजिक	तिमीमा	वचन	अत्यन्तै	तिम्नो-मुखमा	र-तिम्नो-हृदयमा	पालन-गर्नलाई
	<a href="#">H7138</a>	<a href="#">H0413</a>	<a href="#">H1697</a>	<a href="#">H3966</a>	<a href="#">H6310</a>	<a href="#">H3824</a>	

होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सपछौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।

15

רָאָה	נִתְחַי	לְפָנֶיךָ	הַיּוֹם	אֶת-	הַחַיִּים	וְאֶת-	הַטּוֹב	וְאֶת-	וְאֶת-	הַרְעָ:
हेर	राखेको-छु	तिम्नो-अगाडि	आज	-	जीवन	र	भलाइ	र	र	दुष्टता
	<a href="#">H5414</a>	<a href="#">H6440</a>	<a href="#">H3117</a>	<a href="#">H0853</a>	<a href="#">H4194</a>	<a href="#">H0853</a>				

“आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु।

לִלְכֶת हिंडन H3212	אֶלֶּהֵינוּ तिम्रा-परमेश्वरलाई H0430	יְהוָה परमप्रभु H3068	אֶת־ - H0853	לְאַהֲבָהּ प्रेम-गर्न H0157	הַיּוֹם आज H3117	מִצְוֹתָי आज्ञा-दिएको-छु-तिमीलाई H6680	אֲנִי मैले H0595	אֶשֶׁר जुन H0595	16
---------------------------	--------------------------------------------	-----------------------------	--------------------	-----------------------------------	------------------------	----------------------------------------------	------------------------	------------------------	----

וְרָבִית र-बढ़नेछौ	וְחַיִּית र-बाँच्नेछौ H2421	וּמְשַׁפְּטֵיוֹ र-न्यायहरू H4941	וְחֻקָּיו र-विधिहरू H2708	מִצְוֹתָיו उहाँका-आज्ञाहरू H4687	וְלִשְׁמֹר र-पालन-गर्न H8104	בְּדַרְכָּיו उहाँका-बाटोहरूमा H1870
-----------------------	-----------------------------------	----------------------------------------	---------------------------------	----------------------------------------	------------------------------------	-------------------------------------------

לְרִשְׁתָּהּ: अधिकार-गर्न H3423	שָׁמָּה त्यहाँ H8033	בְּאֵרֶץ जाँदैछौ H0935	אֶתְּךָ तिमी H0935	אֶשֶׁר־ जहाँ H0935	בְּאֶרֶץ देशमा H0776	אֶלֶּהֵינוּ तिम्रा-परमेश्वरले H0430	יְהוָה परमप्रभु H3068	וּבְרַכָּהּ र-आशीर्वाद-दिनुहुनेछ-तिमीलाई H1288
---------------------------------------	----------------------------	------------------------------	--------------------------	--------------------------	----------------------------	-------------------------------------------	-----------------------------	------------------------------------------------------

म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिजिनेछन्।

אֲחֵרִים अरूका H0312	לְאֵלֵהֶם देवताहरूलाई H0430	וְהִשְׁתַּחֲוִיתָ र-दण्डवत्-गर्नेछौ H7812	וּגְדֻחָהּ र-भड्काइनेछौ H5080	תְּשַׁמְעֵ तिमी H8085	וְלֹא र-सुन्दैनौ H3808	לְבָבְךָ तिम्रा-हृदय H3824	יִפְגַּהּ फर्किन्छ H6437	וְאִם־ र-यदि H6437	17
----------------------------	-----------------------------------	-------------------------------------------------	-------------------------------------	-----------------------------	------------------------------	----------------------------------	--------------------------------	--------------------------	----

וְעִבְדָתָם:  
र-सेवा-गर्नेछौ  
H5647

तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने,

הָאָרְצָה भूमि H0127	עַל־ -माथि	יָמִים दिनहरू H3117	תְּאָרִיכוּ हुनेछैन H0748	לֹא־ लामो H3808	תֹּאבְדוֹן नाश-हुनेछौ H0006	כִּי कि H0006	הַיּוֹם आज H3117	לְכֶם तिमीहरूलाई H3117	הַגְּדוּחִי भनेको-छु H5046	18
----------------------------	---------------	---------------------------	---------------------------------	-----------------------	-----------------------------------	---------------------	------------------------	------------------------------	----------------------------------	----

לְרִשְׁתָּהּ: अधिकार-गर्न H3423	שָׁמָּה त्यहाँ H8033	לְבֵן जानको-लागि H0935	הַיָּרְדֵן यर्दन H3383	אֶת־ - H0853	עִבְרָה पार-गर्दैछौ H0853	אֶתְּךָ तिमी H0853	אֶשֶׁר जहाँ H0853
---------------------------------------	----------------------------	------------------------------	------------------------------	--------------------	---------------------------------	--------------------------	-------------------------

तब तिमीहरू ध्वंस हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

נִתְחַי राखेको-छु H5414	וְהַמָּוֹת र-मृत्यु H4194	הַחַיִּים जीवन H0935	הָאָרֶץ पृथ्वी H0776	וְאֶת־ र H0853	הַשָּׁמַיִם आकाश H8064	אֶת־ - H0853	הַיּוֹם आज H3117	בְּכֶם तिमीहरूविरुद्ध H3117	הַעִירֹתִי गवाही-राखेको-छु H3117	19
-------------------------------	---------------------------------	----------------------------	----------------------------	----------------------	------------------------------	--------------------	------------------------	-----------------------------------	----------------------------------------	----

וְיָרַעַךְ: र-तिम्रा-सन्तान H2233	אֶתְּךָ तिमी H0853	תְּחַוָּה बाँच्नेछौ H2421	לְמַעַן ताकि H4616	בְּחַיִּים जीवन H0935	וּבְחַרְתָּ र-रोज H0977	וְהִקְלָלְתָּ र-श्राप H7045	הַבְּרָכָה आशीर्वाद H1293	לְפָנָי तिम्रा-अगाडि H6440
-----------------------------------------	--------------------------	---------------------------------	--------------------------	-----------------------------	-------------------------------	-----------------------------------	---------------------------------	----------------------------------

“आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सपेछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाइ सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।

הוּא उहाँ-नै H1931	כִּי किनभने	בּוֹ उहाँमा	וְלִרְבֹּקָה־ र-टासिन H1692	בְּקָלוֹ उहाँको-स्वरलाई	לְשַׁמְעֵ सुन्न H8085	אֶלֶּהֵינוּ तिम्रा-परमेश्वरलाई H0430	יְהוָה परमप्रभु H3068	אֶת־ - H0853	לְאַהֲבָהּ प्रेम-गर्न H0157	20
--------------------------	----------------	----------------	-----------------------------------	----------------------------	-----------------------------	--------------------------------------------	-----------------------------	--------------------	-----------------------------------	----

יְהוָה परमप्रभुले H3068	גִּשְׁבַע शपथ-खानुभयो H7650	אֶשֶׁר जुन	הָאָרְצָה भूमि H0127	עַל־ -माथि	לְשִׁבְתָּ बस्नको-लागि H3427	יָמֵינוּ दिनहरू H3117	וְאֶרֶץ र-लामो H0753	חַיִּינוּ तिम्रा-जीवन
-------------------------------	-----------------------------------	---------------	----------------------------	---------------	------------------------------------	-----------------------------	----------------------------	--------------------------

פ ।	לְהֵם: तिमीहरूलाई H1992	לְחַת दिन H5414	וְלַיְעֻקֵּב र-याकूबलाई H3290	לְיִצְחָק इसहाक H3327	לְאַבְרָהָם अब्राहाम H0085	לְאַבְתָּר तिम्रा-पिता-पुर्खाहरूलाई H0001
--------	-------------------------------	-----------------------	-------------------------------------	-----------------------------	----------------------------------	-------------------------------------------------

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने पछ र उहाँका आज्ञा पालन गर्ने पछ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू: अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”